

**मिति २०७९/०३/०९ गतेको पाँचौँ गाउँ कार्यपालिकाको बैठकमा पेश भएका प्रस्तावहरू:**

क्र. सं.	प्रस्ताव	निर्णयको संक्षिप्त व्यहोरा	पेश गर्ने विषयगत समिति/शाखा
१.	आगामी आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम वक्तव्य सम्बन्धमा ।	यस भगवतीमाई गाउँपालिकाको आगामी आ.व. २०७९/०८० को वार्षिक कार्यक्रम तथा बजेट वक्तव्यको मस्यौदा माथि छलफल तथा सुधार गरि गाउँ सभामा पेश गर्ने ।	बजेट तथा कार्यक्रम तर्जुमा समिति
२.	आगामी आ.व. २०७९/८० को आय, व्यय तथा वित्तीय व्यवस्था सम्बन्धमा ।	आगामी आ.व. २०७९/०८० को अनुमानित आय व्यय तथा वित्तीय व्यवस्था गाउँ सभामा पेश गर्ने	बजेट तथा कार्यक्रम तर्जुमा समिति
३.	आगामी आ.व. २०७९/०८० को गै.स.स. तथा अन्य संघ संस्थाको कार्यक्रम	आगामी आ.व. २०७९/०८० को गै.स.स. तथा अन्य संघ संस्थाबाट पेश भएका वार्षिक बजेट तथा कार्यक्रम यस गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा समेट्नको लागि गाउँ सभामा पेश गर्ने ।	बजेट तथा कार्यक्रम तर्जुमा समिति
४.	आयोजना माग गर्ने सम्बन्धमा ।	यस गाउँपालिकाका लागि अत्यावश्यक तथा गाउँपालिकाको श्रोत अभाव भएका आयोजनाहरू संघीय मन्त्रालयहरूमा माग गर्ने ।	

**मिति २०७९/०३/०९ गतेको पाँचौँ गाउँ कार्यपालिकाको बैठकबाट भएका निर्णयहरू:**

**निर्णय नं. १**

यस भगवतीमाई गाउँपालिकाको आगामी आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम माथि छलफल तथा आवश्यक संशोधन सहित स्वीकृत गरि गाउँ सभामा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. २**

आगामी आ.व. २०७९/०८० को अनुमानित आय, व्यय तथा वित्तीय व्यवस्था छलफल तथा संशोधन सहित स्वीकृत गरी गाउँ सभामा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. ३**

आगामी आ.व. २०७९/०८० को गै.स.स. तथा अन्य संघ संस्थाबाट पेश भएका वार्षिक बजेट तथा कार्यक्रम यस गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा समेट्नको लागि गाउँ सभामा पेश गर्ने निर्णय गरियो ।

**निर्णय नं. ४**

यस गाउँपालिका अन्तर्गत देहायका आयोजनाहरू सञ्चालन गर्न अत्यावश्यक रहेको र गाउँपालिकामा श्रोत अभाव भएकोले उक्त आयोजनाहरू माग गर्नको लागि तपसिलका मन्त्रालयहरूमा प्रस्ताव पेश गर्ने निर्णय गरियो ।

**तपसिल:**

क्र.सं.	आयोजनाको नाम	स्थान	अनुमानित रकम	मन्त्रालय
१.	कुलीमुडा-माझगाउँ सिंचाई कुलो निर्माण	वडा नं. ७	५००००००।	ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय सिंहदरबार काठमाण्डौ ।
२.	वडाखोला-गैरीगाडा-कोट सिंचाई योजना	वडा नं. ७	५००००००।	
३.	पानीमूल वृहत सिंचाई पोखरी निर्माण	वडा नं. ७	५००००००।	
४.	शिखरद्वारी पर्यटन पूर्वाधार निर्माण	वडा नं. ७	२५००००००।	संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार काठमाण्डौ ।
५.	गाउँपालिकाको चक्रपथ निर्माण	वडा नं. १	५०००००००।	भौतिक पूर्वाधार तथा यातायात

क्र.सं.	आयोजनाको नाम	स्थान	अनुमानित रकम	मन्त्रालय
		देखी ७		मन्त्रालय सिंहदरबार काठमाण्डौ ।